परोपकार

प्रेम को उच्चतम रूप

तिम्रा सबै काम मायाले गरून्।
1 कोरिन्थी 16:14

यद्यपि म मानिसहरु र स्वर्गदूतहरुको जिब्रोमा बोल्छु, र मसँग प्रेम छैन, म सुन्ने पीतल, वा झ्यालको झ्याल जस्तै भएको छु।

अनि मसँग अगमवाणी गर्ने वरदान छ, र सबै रहस्य र सबै ज्ञान बुझ्छु। र यदि मसँग सबै विश्वास छ, ताकि म पहाडहरु हटाउन सक्छु, र प्रेम छैन, म केहि होइन।

र यदि मैले मेरा सबै चीजहरु गरिबहरुलाई खुवाउन दिएँ, र यदि मैले मेरो शरीरलाई जलाउन दिएँ, र प्रेम छैन, यसले मलाई केही फाइदा गर्दैन।

प्रेमले लामो कष्ट भोग्छ, र दयालु हुन्छ। प्रेमले ईर्ष्या गर्दैन। प्रेम आफैंमा घमण्ड गर्दैन, फुल्दैन, आफैंलाई असभ्य व्यवहार गर्दैन, आफ्नो खोजी गर्दैन, सजिलै रिस उठाउँदैन, कुनै खराब सोच्दैन; अधर्ममा रमाउँदैन, तर सत्यमा आनन्दित हुन्छ। सबै कुरा सहन्छ, सबै कुरामा विश्वास गर्छ, सबै कुराको आशा गर्छ, सबै कुरा सहन्छ।

प्रेम कहिल्यै असफल हुँदैन, तर यदि त्यहाँ भविष्यवाणीहरु छन्, तिनीहरु असफल हुनेछन्। यदि कुनै जिब्रो छ भने, तिनीहरु बन्द हुनेछन्। ज्ञान भएता पनि त्यो हराएर जान्छ।

किनकि हामी आंशिक रुपमा जान्दछौं, र हामी आंशिक रुपमा भविष्यवाणी गर्छौं। तर जब त्यो सिद्ध हुन्छ त्यो आउँछ, तब त्यो जो अधुरो छ त्यो हटाइनेछ। जब म बच्चा थिएँ, म बच्चाको रुपमा बोल्थें, मैले बच्चाको रुपमा बुझें, मैले बच्चाको रूपमा सोचें: तर जब म मान्छे भएँ, मैले बाल्यका कुराहरु त्यागें। अहिलेको लागि हामी काँचबाट अँध्यारो रूपमा हेर्छौं; तर त्यसपछि आमनेसामने: अब मलाई आंशिक रूपमा थाहा छ; तर तब म पनि जान्ने छु जसरी म चिन्छु।

र अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छ; तर यी मध्ये सबैभन्दा ठूलो प्रेम हो।

1 कोरिन्थी 13

होसियार रहो, विश्वासमा अडिग बस, पुरुषजस्तै छोड, बलियो बन। तिम्रा सबै काम मायाले गरून्। **1 कोरिन्थी 16:13-14**

यसकारण, परमेश्वरका चुनिएकाहरू, पवित्र र प्रिय, कृपा, दया, मनको नम्रता, नम्रता, सहनशीलता धारण गर्नुहोस्। एकअर्कालाई सहने र एकअर्कालाई क्षमा गर्ने, यदि कोही मानिसको कसैसँग झगडा छ भने: जसरी ख्रीष्टले तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरू पनि गर। र यी सबै कुराहरू भन्दा माथि प्रेम धारण गर्नुहोस्, जुन पूर्णताको बन्धन हो। अनि परमेश्वरको शान्तिले तिमीहरूको हृदयमा शासन गरोस्, जसको लागि तिमीहरूलाई एउटै शरीरमा बोलाइन्छ। अनि आभारी बन।
कलस्सी 3:12-15

परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। दाज्यू-भाइहरू, यो भेटिएझैं हामी तिमीहरूका लागि सधैं परमेश्वरलाई धन्यवाद दिन बाध्य छौं, किनकि तिमीहरूको विश्वास एकदमै बढ्दै गएको छ, र तिमीहरू सबैको एक-अर्काप्रतिको प्रेम प्रशस्त छ। ताकि तिमीहरूले सहने सबै सतावटहरू र सङ्कष्टहरूमा तिमीहरूको धैर्यता र विश्वासको लागि हामी परमेश्वरका मण्डलीहरूमा तिमीहरूमा गर्व गरौं:
2 थेसलोनिकी 1:2-4

अब आज्ञाको अन्त्य शुद्ध हृदयबाट, र असल अन्तस्करणबाट, र अस्पष्ट विश्वासको प्रेम हो: **1 तिमोथी 1:5**

त्यसकारण हामी दुवैले परिश्रम र निन्दा सहन्छौं, किनकि हामी जीवित परमेश्वरमा भरोसा गर्छौं, जो सबै मानिसहरूका मुक्तिदाता हुनुहुन्छ, विशेष गरी विश्वास गर्नेहरूका। यी कुराहरू आज्ञा र सिकाउँछन्। तिम्रो जवानीलाई कसैले तुच्छ नठानोस्। तर विश्वासीहरूको उदाहरण बन्नुहोस्, वचनमा, कुराकानीमा, प्रेममा, आत्मामा, विश्वासमा, शुद्धतामा। म नआएसम्म पठनमा, उपदेशमा, सिद्धान्तमा हाजिरी गर । **1 तिमोथी 4:10-13**

तर एउटा ठूलो घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन्, तर काठ र माटोका पनि हुन्छन्। र कोही सम्मान गर्न को लागी, र कोही अपमान गर्न को लागी। त्यसकारण यदि कुनै मानिसले आफूलाई यीबाट शुद्ध गर्छ भने, ऊ सम्मानको लागि एउटा भाँडो हुनेछ, पवित्र बन्नेछ, र मालिकको प्रयोगको लागि मिल्नेछ, र हरेक असल कामको लागि तयार हुनेछ। जवानीका अभिलाषाहरूबाट पनि भाग्नुहोस्: तर शुद्ध हृदयबाट प्रभुलाई पुकार्नेहरूसँग धार्मिकता, विश्वास, प्रेम, शान्तिको अनुसरण गर्नुहोस्। तर मूर्ख र अशिक्षित प्रश्नहरू तिनीहरूले लैङ्गिक झगडा गर्छन् भनेर जान्दछन्। **2 तिमोथी 2:20-23**

तर सबै कुराको अन्त्य नजिकै छ: यसकारण होशियार हुनुहोस्, र प्रार्थनाको लागि होसियार हुनुहोस्। र सबै कुराहरू भन्दा माथि तपाईंहरू बीच उत्कट प्रेम होः प्रेमले धेरै पापहरू ढाक्छ। एकअर्कालाई आतिथ्य नगरी आतिथ्य प्रयोग गर्नुहोस्। **1 पत्रुस 4:7-9**

र यसको अलावा, सबै लगनशीलता दिंदै, आफ्नो विश्वास सद्गुण थप्नुहोस्; र सद्गुण ज्ञानको लागि; र ज्ञान संयम; र सहनशीलता धैर्य गर्न; र भक्तिलाई धैर्य गर्न; अनि भक्तिभावको लागि दाजुभाइको दया; र दाजुभाइको दयालु प्रेम। किनकि यदि यी कुराहरू तिमीहरूमा छन् र प्रशस्त छन् भने, तिनीहरूले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको ज्ञानमा बाँझो र निष्फल हुने छैनन्।
2 पत्रुस 1:5-8